



प्रदेश सरकार
लुम्बिनी प्रदेश
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
कृषि विकास निर्देशनालय
कृषि ज्ञान केन्द्र

☎ ०८२-५६०१३०/५६००२५
ईमेल: akcdang@gmail.com
वेब साईट : dang.akc.gov.np

दाङ्ग

अभियानमुखी लसुन/प्याज कार्यक्रमसम्बन्धी प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७७/०६/२९

कृषि ज्ञान केन्द्र, दाङको आ.व. २०७७/७८ को स्वीकृत कार्यक्रम अनुसार अभियानमुखी लसुन/प्याज मिसन कार्यक्रम संचालन गर्नुपर्ने भएकोले इच्छुक कृषक/फर्म/कम्पनी/कृषक समूह/कृषि सहकारी संस्थाहरुले सूचना प्रकाशित भएको मितिले २९ दिन भित्र (मिति २०७७/०७/१९ गते भित्र) यस कार्यालयमा तपशिलको विवरण सहित निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। यस सम्बन्धी थप जानकारी तथा आवश्यक विवरणका लागि यस कार्यालयको सूचनापाटी/वेबसाईट dang.akc.gov.np बाट निवेदन/प्रस्ताव (ढाँचा) र कृषि तथा पशुपन्छी सम्बन्धी अभियानमुखी मिसन कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश नहुने व्यहोरा समेत जानकारी गराइन्छ।

तपशिल

(क) कार्यक्रम:- अभियानमुखी लसुन/ प्याज कार्यक्रम।

(ख) कार्यक्रम सञ्चालन

हुने क्षेत्र:- बबई गा.पा/ शान्तीनगर गा.पा/दंगिशरण गा.पा/तुलसीपुर उ.म.न.पा. वडा नं. ११ र १२

(ग) वाली:- लसुन/ प्याज।

(घ) मापदण्ड:

क्र. सं.	विवरण	न्यूनतम क्षेत्रफल	अधिकतम अनुदान रकम रु.	अनुदान उपलब्ध हुने कृषकलापहरु	आवश्यक कागजातहरु
१	कृषक एकल वा संयुक्त	३० कठ्ठा	कुल लागतको ७५% वा बढीमा रु. एक लाख	वीउ/ भण्डारण/ सिंचाई तथा अन्य खेती कार्यको लागि प्रयोग हुने उपकरण खरिद।	निवेदन अनुसूची ४ अनुसारको विस्तृत कार्ययोजना, डिजाइन तथा लागत अनुमान
२	कृषि फर्म/ निजी उद्योग/ कम्पनी	६० कठ्ठा	कुल लागतको ७५% वा बढीमा रु. दुई लाख		कृषि फर्म/ कृषक समूह/ कृषि सहकारीहरुको हकमा दर्ता र नविकरण भएको प्रमाण पत्र प्रतिलिपी नागरिकताको प्रमाण पत्रको प्रतिलिपी
३	कृषक समूह/ कृषि सहकारी संस्था	३०० कठ्ठा	कुल लागतको ७५% वा बढीमा रु. दश लाख		सम्बन्धित स्थानीय तहको सिफारिश जग्गाको स्वामित्व देखिने प्रमाण पत्रको प्रतिलिपी भाडामा लिएको भए करार सम्झौताको प्रतिलिपी स्थायी लेखा नंम्बर(PAN), कर चुक्ता -प्रमाण पत्र, मूल्य अभिवृद्धि कर (VAT)दर्ता प्रमाण पत्रको प्रतिलिपी प्रस्तावको प्रतिवद्धता पत्र (साँझेदारी रकम दोहोरो अनुदान उपलब्ध नभएको)

पुनश्च: थप जानकारीको लागि यस कार्यालयको फोन नं. ०८२-५६०१३० मा वा वागवानी विकास अधिकृत श्री बालकृष्ण शाह (मो.नं. ९८४७८२५५०३) लाई सम्पर्क गर्नुहुन अनुरोध छ।